



नौगाड गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ४

संख्या: ६४

मिति: २०८२।०३।०८

भाग — १

नौगाड गाउँपालिकाको विनियोजन ऐन, २०८२

सभामा पेश मिति: २०८२।०३।०८

सभाबाट पारित मिति: २०८२।०३।०८

प्रमाणिकरण मिति: २०८२।०३।०८

राजपत्रमा प्रकाशित मिति: २०८२।०३।०८

प्रस्तावना: नौगाड गाउँपालिका दार्चुलाको आर्थिक वर्ष २०८२।८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा २ बमोजिम नौगाड गाउँपालिका, दार्चुलाको गाउँ सभाले यो ऐन बनाएको छ ।


प्रमुख प्रशासकीय अधिकृत


अध्यक्ष
नौगाड गाउँपालिका

नौगाड गाउँपालिकाको विनियोजन ऐन, २०८२ पाना नं. १

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "नौगाड गाउँपालिकाको विनियोजन ऐन, २०८२" रहेको छ ।

(२) यो ऐन २०८२ साल श्रावण १ गते देखि लागु हुनेछ ।

२. आर्थिक वर्ष २०८२।८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८२।८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची - १ उल्लिखित चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ४४,८४, ८६, ००० /- (अक्षरेपि रुपैयाँ चवालीस करोड चौरासी लाख छयासी हजार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक २०८२।८३ को निमित्त नौगाड गाउँपालिका, दार्चुलाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिन्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाको कार्यालयले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृत लिनु पर्नेछ ।


प्रमुख प्रशासकीय अधिकृत


अध्यक्ष
नौगाड गाउँपालिका



(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

क्र.सं	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	३	४	५	६	७
१	गाउँपालिका, विषयगत समिति, वडा समिति र शसर्त कार्यक्रम	३२,६५,१०	१२,१९,७६	०	४४,८४,८६
२	ऋणको साँवा ब्याज भुक्तानी	०	०	०	०
३	लगानी (ऋण र शेयर)	०	०	०	०

आज्ञाले,
पुष्कर सिंह धामी
प्रमुख प्रशासकीय अधिकृत


प्रमुख प्रशासकीय अधिकृत


अध्यक्ष
नौगाड गाउँपालिका

नौगाड गाउँपालिकाको विनियोजन ऐन, २०८२ पाना नं. ३